



प.सं. ०८१/८२/१/आ.प्र.

च.नं. ५५५

नेपाल सरकार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
आन्तरिक प्रशासन शाखा



५३६२८०२

५३६२८६२

५३६२८९६

रामशाहपथ
काठमाडौं, नेपाल

मिति: २०८२/०२/३०

नेपाल संवत् ११४५

श्री विभागहरू सबै/महाशाखाहरू सबै,
श्री सङ्घीय अस्पतालहरू सबै/प्रादेशिक अस्पतालहरू सबै,
श्री जनस्वास्थ्य कार्यालयहरू सबै/जिल्ला अस्पतालहरू सबै,
श्री आधारभूत अस्पतालहरू सबै/नगर अस्पतालहरू सबै,
मन्त्रालय अन्तर्गतका निकाय तथा कार्यालयहरू सबै ।

विषय: निजामती सेवा पुरस्कार सम्बन्धमा ।

प्रस्तुत विषयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प.सं. ०८१/८२, च.नं. १६३ मिति २०८२/०२/२२ को प्राप्त पत्र र संलग्न अनुसूची बमोजिमको कार्यविधि यस मन्त्रालयको Website बाट अवगत गरी निजामती सेवा दिवस, २०८२ को अवसरमा प्रदान गरिने निजामती सेवा पुरस्कारको लागि तोकिए बमोजिमको ढाँचामा २०८२ साल असार २० गतेभित्र कर्मचारी सिफारिस गरी यस मन्त्रालयको आन्तरिक प्रशासन शाखामा पठाईदिनुहुन निर्णयानुसार अनुरोध छ ।

विश्वबन्धु रेग्मी
शाखा अधिकृत

बोधार्थ तथा कार्यार्थ

श्री सूचना प्रविधि शाखा: यो र यसैसाथ संलग्न पत्र मन्त्रालयको Website मा अपलोड गरिदिनु हुन ।
स्वा.तथा ज.सं.मं.

निजामती सेवा पुरस्कारको लागि सिफारिस गर्दा अपनाउनु पर्ने कार्यविधि

निजामती सेवा नियमावली, २०५० को नियम ११६क. अनुसार

१. निजामती सेवा नियमावली, २०५० को नियम ११६क. बमोजिमको पुरस्कारको लागि कुनै निजामती कर्मचारीको नाम सिफारिस गर्दा देहाय बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ :-

(क) कुनै कार्यालय अन्तर्गतको निजामती कर्मचारीलाई सिफारिस गर्दा सम्बन्धित कार्यालय प्रमुखले निर्णय गरी आफ्नो तालुक मन्त्रालय/सचिवालय/आयोगमा सिफारिस गरी पठाउनु पर्ने,

(ख) विभागले सो विभागका कर्मचारी तथा विभाग अन्तर्गतका कार्यालयको कार्यालय प्रमुख पदमा कार्यरत निजामती कर्मचारीलाई सिफारिस गर्दा विभागको प्रमुखले निर्णय गरी आफ्नो तालुक मन्त्रालय/सचिवालय/आयोगमा सिफारिस गरी पठाउनु पर्ने,

(ग) देहायको निजामती कर्मचारीलाई सिफारिस गर्ने प्रयोजनको लागि सम्बन्धित मन्त्रालय/सचिवालय/आयोगको विशिष्ट श्रेणीको अधिकृतस्तरीय निर्णय गरी छुट्टै सूची तयार गर्नुपर्ने :-

(१) सम्बन्धित मन्त्रालय/सचिवालय/आयोगमा कार्यरत कर्मचारी,

(२) सम्बन्धित मन्त्रालय/सचिवालय/आयोग अन्तर्गतको विभागको प्रमुख पदमा कार्यरत कर्मचारी,

(३) सम्बन्धित मन्त्रालय/सचिवालय/आयोग अन्तर्गत रहेको तर कुनै पनि विभाग अन्तर्गत नरहेको कार्यालयको कार्यालय प्रमुख पदमा कार्यरत कर्मचारी, र

(४) सम्बन्धित मन्त्रालय/सचिवालय/आयोग तथा अन्तर्गतको निकायमा कार्यरत कुनै कर्मचारीले आफू पुरस्कारको लागि योग्य भएको दावी गरी सम्बन्धित मन्त्रालय/सचिवालय/आयोगमा नियम ११६(क) को उपनियम (३) बमोजिमको आधार पूरा गरेको प्रमाणित हुने कागजात सहित निवेदन दिएमा निवेदन दिने त्यस्तो कर्मचारीलाई निजामती पुरस्कार दिन उपयुक्त भएमा ।

(घ) सम्बन्धित मन्त्रालय/सचिवालय/आयोगले खण्ड (क) र (ख) बमोजिम प्राप्त सिफारिस तथा खण्ड (ग) बमोजिम तयार गरेको सूचीमा परेको निजामती कर्मचारीमध्येबाट पुरस्कारको लागि सिफारिस गर्नु अघि देहाय बमोजिमको प्रक्रिया पूरा गर्नु पर्नेछ :-

(१) खण्ड (क) र (ख) बमोजिम सम्बन्धित निकाय तथा पदाधिकारीबाट सिफारिस भई आएको तथा खण्ड (ग) बमोजिम तयार गरिएको सूचीमा परेको कर्मचारीको सम्बन्धमा प्रतिक्रिया वा उजुरी दिने प्रयोजनको लागि तीन दिनको म्याद दिई त्यस्ता कर्मचारीको नाम सो मन्त्रालय/सचिवालय/आयोगको वेबसाइट र सूचना पाटीमा प्रकाशन गर्ने,

(२) उपखण्ड (१) बमोजिमको म्यादभित्र कुनै प्रतिक्रिया वा उजुरी प्राप्त भएमा त्यस्तो प्रतिक्रिया वा उजुरीको सम्बन्धमा सम्बन्धित मन्त्रालय/सचिवालय/आयोगको विशिष्ट श्रेणीको

पदाधिकारीले छानविन गरी पुरस्कारको लागि उपयुक्त ठहरिएको निजामती कर्मचारीको नाम उपखण्ड (३) बमोजिमको संख्यामा नबढ्ने गरी पुरस्कारको लागि समिति समक्ष सिफारिस गर्नु पर्ने,

स्पष्टीकरण: यस अनुसूचीको प्रयोजनको लागि "समिति" भन्नाले नियम ११६क. को उपनियम (२) बमोजिमको समिति सम्झनु पर्छ ।

(३) प्रत्येक मन्त्रालय/सचिवालय/आयोगले आफ्नो अन्तर्गत रहेका सम्पूर्ण निजामती कर्मचारीहरू मध्येबाट देहायको संख्याका कर्मचारी पुरस्कारको लागि सिफारिस गरी पठाउनु पर्नेछ :-

(क) १०० सम्म कर्मचारी भएकोमा १ जना,

(ख) १०१ देखि ७०० सम्म कर्मचारी भएकोमा २ जना,

(ग) ७०१ देखि १५०० सम्म कर्मचारी भएकोमा ४ जना,

(घ) १५०१ देखि २४०० सम्म कर्मचारी भएकोमा ६ जना,

(ङ) २४०१ देखि ३४०० सम्म कर्मचारी भएकोमा ८ जना,

(च) ३४०१ भन्दा बढी कर्मचारी भएकोमा १० जना ।


(४) काठमाडौं उपत्यका बाहिर समेत कार्यालय रहेको मन्त्रालय/सचिवालय/आयोगले पुरस्कारको लागि कर्मचारीको नाम सिफारिस गर्दा काठमाडौं उपत्यका बाहिरको कार्यालयमा कम्तीमा दुई वर्षदेखि कार्यरत कर्मचारीहरूमध्येबाट कम्तीमा पचास प्रतिशतको संख्यामा सिफारिस गर्नु पर्ने,

(५) पुरस्कारको लागि सिफारिस गर्दा कुन पुरस्कारको लागि सिफारिस गरिएको हो स्पष्ट खुलाई पठाउनु पर्ने,

(६) उपखण्ड (२) बमोजिम पुरस्कारको लागि समिति समक्ष सिफारिस गरिएको निजामती कर्मचारीको नाम सम्बन्धित मन्त्रालय/सचिवालय/आयोगको वेबसाइट र सूचना पाटीमा प्रकाशन गर्ने ।

(७) नेपाल सरकारको विभिन्न श्रेणीको पदमा कार्यरत निजामती कर्मचारीको नाम पुरस्कारको लागि सिफारिस गरी पठाउँदा नेपाल सरकारको मुख्य सचिवले कुन पुरस्कारको लागि सिफारिस गरिएको हो सो कुरा स्पष्ट खुलाई समितिको सचिवालयमा पठाउनु पर्नेछ ।


(८) समितिले नियम ११६ को उपनियम (१) बमोजिमको पुरस्कार पाउने कर्मचारीको नाम छनौट गर्नुपर्नेछ ।



(छ) यस कार्यविधिमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै कर्मचारीलाई समितिले कार्यविधिद्वारा निर्धारित आधार अनुसार सम्बन्धित निकायले सिफारिस गरेको भन्दा फरक पुरस्कार प्रदान गर्न नेपाल सरकार मन्त्रिपरिषद् समक्ष सिफारिस गर्न सक्ने छ ।

२. पुरस्कार सिफारिस गर्दा ध्यान दिनुपर्ने विषयहरू :-

१. निजामती सेवा पुरस्कारको लागि सिफारिस गर्दा विगतमा तत्काल पदक, विभूषण, पुरस्कार प्राप्त गरेका र विभागीय कारवाही नभएका तथा निजामती सेवा नियमावलीमा तोकिए बमोजिमका आधारहरू पुरा गरेका कर्मचारी मनोनयन गरी निजामती सेवा नियमावली २०५० को नियम ११६क. (३) ले तोकिएबमोजिमका मूल्याङ्कनका आधारहरू सहितको फारामहरू भरी पठाउने ।
२. निजामती सेवा पुरस्कारको लागि सिफारिस गर्दा दुर्गम क्षेत्रमा सेवा गरेका, जोखिम तथा कठिन र प्रत्यक्ष सेवा प्रवाह गर्ने निकायमा कार्यरत, तहगत, क्षेत्रगत, मन्त्रालयगत हिसाबले समावेशी हुने गरी सेवा अवधिको हिसाबले लामो र सामाजिक व्यवहार असल भएकोलाई प्राथमिकता दिई गर्ने ।
३. निजामती सेवा नियमावली, २०५० को अनुसूची १३क१. मा रहेको निजामती सेवा पुरस्कारको लागि सिफारिस गर्दा अपनाउनु पर्ने कार्यविधि अवलम्बन गर्ने ।
४. निजामती सेवा नियमावली, २०५० को नियम ११६क. को उपनियम (३) बमोजिम सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको लागि सिफारिस गर्दा खण्ड (क), उत्कृष्ट निजामती सेवा पुरस्कारको लागि सिफारिस गर्दा खण्ड (ख) र निजामती सेवा पुरस्कारको लागि सिफारिस गर्दा खण्ड (ग) बमोजिमका आधारहरू पुरा गर्ने कर्मचारीहरूलाई मात्र सिफारिस गर्ने ।
५. सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारी उत्कृष्ट आदर्शवान, नैतिकवान तथा अनुकरणीय कार्यसम्पादन गरेको हुनु पर्ने भएकोले यसको लागि कर्मचारीले दावी प्रस्ताव पेश गर्ने र सो प्रस्तावलाई सम्बन्धित मन्त्रालयले स्पष्ट उल्लेखनीय योगदानसहित मापनयोग्य उपलब्धिसमेत सलग्न गरी सिफारिस गर्ने ।
६. विपद व्यवस्थापन तथा महामारीमा सेवाप्राहीले महसुस गर्ने गरी सेवा प्रवाह गरेका कार्यसम्पादनमा नवीन सोच र ईनोभेटिभ आइडियाको प्रयोग गरेका, प्रविधिको उपयोगलाई सेवासँग आबद्ध गरी सेवाको लागत न्यून गर्न योगदान गरेका एवं मुख्य काम लागत र उपलब्धि उल्लेख गरी सेवाप्रवाहमा प्रभावकारिता र दिगोपना कायम गरेकालाई प्राथमिकतामा राख्ने ।
७. सम्भव भएसम्म मुलुकको विभिन्न भौगोलिक क्षेत्र (हिमाल, पहाड, तराई र काठमाडौं उपत्यका) मा काम गर्ने निजामती कर्मचारीको प्रतिनिधित्व गराउने ।
८. सम्भव भएसम्म निजामती सेवा ऐन, २०४९ को दफा ३ बमोजिम गठित सबै सेवामा कार्यरत निजामती कर्मचारी सिफारिस गर्ने,
९. अधिकार प्राप्त अधिकारीको सिफारिस र सो सिफारिसलाई पुष्टि गर्न आवश्यक कागजात भएको कर्मचारीलाई मात्र पुरस्कारको लागि सिफारिस गर्ने ।
१०. मृतक निजामती कर्मचारीलाई मरणोपरान्त पुरस्कार प्रदान गर्न सिफारिस गर्न सकिने ।


०८/०४/२०

निजामती सेवा पुरस्कार सिफारिस सम्बन्धी आधारहरू

(क) सिफारिस गरिएको कर्मचारीको नाम, थर :	
(ख) हाल कार्यरत कार्यालय :	
(ग) पद/श्रेणी :	(घ) सेवा/समूह/उपसमूह :
(ङ) शुरु नियुक्ति मिति :	(च) कर्मचारी संकेत नम्बर :
(छ) कर्मचारीको लिङ्ग :	(ज) हालको पदमा नियुक्ति मिति :
(झ) आदिवासी/जनजाति/मधेसी/दलित/अपांग/ पिछडिएको क्षेत्र	(ञ) कर्मचारीको सम्पर्क नम्बर : (मोबाइल र कार्यालयको समेत)

निजामती सेवा नियमावली २०५० को नियम ११६क. (३) अनुसार पुरस्कार छनौटका आधारहरू

(क) सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका लागि

छ/छैन

- (१) निजामती सेवाको स्थायी पदमा पन्ध्र वर्ष वा सो भन्दा बढी अवधि सेवा गरेको
- (२) पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा शतप्रतिशत अंक प्राप्त गरेको
- (३) पछिल्लो पन्ध्र वर्षमा कुनै पनि विभागीय सजाय नपाएको
- (४) पुरस्कारको लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको
- (५) सम्पत्ति विवरण नियमित रूपमा पेश गरेको
- (६) असाधारण विदा लिएको भए त्यस्तो विदा पछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको
- (७) पुरस्कारको लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन विदा नलिएको
- (८) पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेको
- (९) व्यवस्थापन परीक्षण भएकोमा पुरस्कारको लागि सिफारिस हुने वर्षमा निजको नाममा प्रशासनिक बेरुजु नदेखिएको
- (१०) प्रचलित कानून बमोजिम बरवुझारथ गरेको ।

(ख) उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि

छ/छैन

- (१) निजामती सेवाको स्थायी पदमा दश वर्ष वा सो भन्दा बढी अवधि सेवा गरेको
- (२) पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा शतप्रतिशत अंक प्राप्त गरेका
- (३) पछिल्लो दश वर्षमा कुनै पनि विभागीय सजाय नपाएको
- (४) पुरस्कारको लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको
- (५) सम्पत्ति विवरण नियमित रूपमा पेश गरेको
- (६) असाधारण विदा लिएको भए त्यस्तो विदा पछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको
- (७) पुरस्कारको लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन विदा नलिएको
- (८) पछिल्लो तीन वर्ष भित्र गयल कट्टीमा नपरेको
- (९) व्यवस्थापन परीक्षण भएकोमा पुरस्कारको लागि सिफारिस हुने वर्षमा निजको नाममा प्रशासनिक बेरुजु नदेखिएको
- (१०) प्रचलित कानून बमोजिम बरवुझारथ गरेको ।

(ग) निजामती सेवा पुरस्कारका लागि

छ/छैन

- | | |
|---|--------------------------|
| (१) निजामती सेवाको स्थायी पदमा पाँच वर्ष वा सो भन्दा बढी अवधि सेवा गरेको | ☐ |
| (२) पछिल्लो पाँच वर्षमा कार्यसम्पादन मूल्याङ्कनमा शतप्रतिशत अंक प्राप्त गरेको | ☐ |
| (३) पछिल्लो पाँच वर्षमा कुनै पनि विभागीय सजाय नपाएको | ☐ |
| (४) पुरस्कारको लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको | ☐ |
| (५) सम्पत्ति विवरण नियमित रूपमा पेश गरेको | ☐ |
| (६) असाधारण विदा लिएको भए त्यस्तो विदा पछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको | ☐ |
| (७) पुरस्कार पाउने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन विदा नलिएको | ☐ |
| (८) पछिल्लो दुई वर्षमा गयल कट्टीमा नपरेको | ☐ |
| (९) व्यवस्थापन परीक्षण भएकोमा पुरस्कारको लागि सिफारिस हुने वर्षमा निजको नाममा प्रशासनिक बेरुजु नदेखिएको | ☐ |
| (१०) प्रचलित कानून बमोजिम बरबुझारथ गरेको । | ☐ |

(घ) पुरस्कारमा सहभागी हुने कर्मचारीले निजको सेवामा गरेको विशिष्ट योगदान, आफ्नो कामसँग सम्बन्धित विषयमा कुनै तरिकाको अनुसन्धान, खोज र नयाँ प्रविधिको विकास तथा आफू कार्यरत संस्थाको विकास विस्तार र प्रगति हुने कुनै काम भए बढीमा १०० शब्दमा खुलाउने (छुट्टै पानामा उल्लेख गर्न सकिने) ।

कार्यालय प्रमुखको	विभागीय प्रमुखको	सचिव/विशिष्ट श्रेणीका पदाधिकारीको
सही:	सही:	सही:
नाम, थर:	नाम, थर:	नाम, थर:
कार्यालयको नाम:	विभागको नाम:	कार्यालयको नाम:
मिति:	मिति:	मिति:
छाप:	छाप:	छाप:

अनुसूची १

मन्त्रालय/आयोग/सचिवालयले निजामती सेवा नियमावली, २०५० को नियम ११६क. अनुसार

पुरस्कारका लागि कर्मचारीको नामावली सिफारिस गर्दा भरेर पठाउनुपर्ने फाराम

सि. नं.	कर्मचारीको नाम	शुरु नियुक्ति मिति र पद	हालको पदमा नियुक्ति मिति	हाल कार्यरत निकाय र अवधि	हालसम्म कुनै पुरस्कार तक्मा वा प्रशंसा-पत्र पाएको भए सो उल्लेख गर्ने (छुट्टै पानामा विस्तृत विवरण सहित पेश गर्नु पर्ने)	पछिल्लो पाँच आ.व.हरूको का.स.मू.को औसत अंक	निजले कुनै उल्लेखनीय तथा विशिष्ट काम गरेको भए सोको परिणाम र प्रमाण (यसमा कार्यालयगत विवरण, आचरण गुण र सिफारिस गर्नुका कारण समेत उल्लेख गर्ने)	विगत ५ वर्षभित्र असाधारण विदा र बेतलवी विदा नलिएको व्यहोरा र असाधारण विदा लिएको भए त्यस्तो विदा पछि हाजिर भएको अवधि खुलाउने	विभागीय सजाय पाए/नपाएको	सिफारिस गरिएको कर्मचारीले कुन निजामती सेवा पुरस्कार पाउनुपर्ने हो ? स्पष्ट खुलाउनु पर्ने	कैफियत
(१)	(२)	(३)	(४)	(५)	(६)	(७)	(८)	(९)	(१०)	(११)	(१२)
१.											

मिति :

सही

सचिव/विभागीय प्रमुखका नाम :

निकाय मन्त्रालय/आयोग/सचिवालय :